

अस्वीकृत: यो सुझाव Legal Aid Society को आप्रवासी कानून एकाइले तयार गरेको हो । यो कानुनी सुझाव होइन । यसलाई अध्यागमन विशेषज्ञले दिएको सुझावको रूपमा लिइनु हुँदैन ।

विगतका केही वर्षमा अमेरिकी गृह सुरक्षा विभाग ("DHS") का एजेन्टहरूले हजारौं गैर-अमेरिकीहरूलाई देश निकाला गर्ने प्रयोजनका लागि रोकेर राखेका छन् । यस्तो अवस्था प्रायजसो अवस्थामा ती व्यक्तिहरू विदेश गएर आएपछि भएको छ । तल केही प्रश्न र जबाफहरू दिइएका छन् जसले तपाईंलाई आफू अमेरिका छोडेर कानुनी समस्या सृजना नगरी फेरि अमेरिका फर्कन सक्नुहुन्छ वा हुन्न भन्ने कुरा निर्णय गर्न मद्दत गर्ने छ । सामान्य अवस्थामा जवाफ तपाईंको व्यक्तिगत परिस्थितिमा भर पर्छ । तलका मध्ये कुनै एक कुरा तपाईंमा लागू हुन्छ भने तपाईं अमेरिकाबाट बाहिरिनु अगाडि कुनै ख्याति प्राप्त, अनुभवी अध्यागमन वकिलको परामर्श लिनु पर्छ ।

म अमेरिकाको कानुनी स्थायी बासिन्दा हुँ (मसँग ग्रीन कार्ड छ) र अहिलेसम्म कानून कार्यान्वयन एजेन्सी सम्पर्कमा आउनु परेको छैन । यस्तो अवस्थामा म अमेरिका बाहिर गएँ भने फर्किन सक्छु ?

अँ । तपाईं अमेरिकाको कानुनी बासिन्दा भएका कारणले तपाईं आइजाइ गर्न पाउनु हुन्छ । फर्कदाँ तपाईंले आफ्नो ग्रीन कार्ड (वा तपाईंसँग ग्रीनकार्ड छैन भने आफ्नो पासपोर्टमा म्याद नसकिएको "I-551 छाप" लगाएको) देखाउनु पर्छ । यसका साथै तपाईंले वैध पासपोर्ट वा शरणार्थी यात्रा कागजात पनि देखाउनु पर्छ । तपाईं अमेरिका बाहिर एक वर्षभन्दा बढी बस्नुभएन भने तपाईंको स्थायी आवास अनुमति कायम रहिरहने छ । तर तपाईं अमेरिकाको नागरिकता लिन खोज्दै हुनुहुन्छ भने छ महिनाभन्दा बढी समयको लागि नेपाल नछोड्दा राम्रो हुन्छ । नत्र तपाईं अमेरिका फर्किएपछि तपाईंको अमेरिकासँग कस्तो सम्बन्ध छ भन्ने बारेमा अनुसन्धान हुन सक्छ । एक वर्षभन्दा बढी अवधिका लागि अमेरिका बाहिर बस्नु छ भने तपाईं आवश्यक कदम चाल्न सक्नु हुन्छ । तर यी कदमहरू अमेरिका छोड्नु अगाडि चालिनु पर्छ । तपाईंलाई फर्कन एक वर्षभन्दा बढी (केही अवस्थामा छ महिना बढी) लाग्छ भने अमेरिका छोड्नुअगाडि तपाईंले ख्याति प्राप्त, अनुभवी अध्यागमन वकिलको परामर्श लिनु पर्छ ।

म अमेरिकाको कानुनी स्थायी बासिन्दा हुँ (मसँग ग्रीन कार्ड छ) र कानून कार्यान्वयन एजेन्सी सम्पर्कमा आएको छ । यस्तो अवस्थामा म अमेरिका बाहिर गएँ भने फर्किन सक्छु ?

सक्नुहुन्छ, तर । तपाईंले कुनै कसुर गर्नुभएको छ र तपाईं अमेरिका बाहिर गएर फर्कनुभएको छ भने तपाईंलाई लागेको आरोपको आधारमा DHS ले तपाईंलाई फिर्ता पठाउने प्रक्रिया सुरु गर्न सक्छ । फिर्ता पठाउने प्रक्रिया नसकिउन्जेलका लागि तपाईंलाई अध्यागमन कैदमा राख्न सकिन्छ । तपाईंलाई गिरफ्तार गरिएको थियो तर आरोप पुष्टि भएको थिएन भने आरोप पुष्टि नभएको कुरा जनाउने पत्र आफूसँग लिएर हिँड्नुहोस् । तपाईंले जरिवाना तिरेको, परीक्षण अवधिमा बसेको मात्र भए पनि तपाईंलाई फिर्ता पठाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । केही अवस्थामा कसुर पुष्टि नै नभएको भए पनि DHS ले आफूसँग तपाईंलाई देश छिर्न नदिनु पर्ने "कारण" भएको दलिल दिँदै फिर्ता पठाउन सक्छ । विशेष गरी तपाईं 180 दिनभन्दा बढी बाहिर बस्नु भएको छ भने यो नियम लागू हुन सक्छ । तपाईं गिरफ्तारमा पर्नुभएको छ भने तपाईंलाई लागेको आरोप सिद्ध भएको होस् वा नहोस् ख्याति प्राप्त, अनुभवी अध्यागमन वकिलको परामर्श लिनुहोस् ।

मलाई फिर्ता पठाउने प्रक्रिया चलिरहेको छ । म यात्रा गर्न सक्छु ।

परिस्थितिमा भर पर्छ । तपाईंसँग ग्रीन कार्ड छ र अदालतमा तपाईंलाई फिर्ता पठाउने सन्दर्भमा मुद्दा चलिरहेको छ भने तपाईं अमेरिका छोड्न र भित्रिन सक्नु हुन्छ तर यसका लागि तपाईंले निम्न मापदण्ड पूरा गर्नु पर्ने हुन्छ (i) तपाईंसँग वैध पासपोर्ट हुनु पर्छ, र (ii) तपाईंसँग म्याद नसकिएको ग्रीन कार्ड वा पासपोर्टमा

I-551 छाप लागेको र सो छापको म्याद नसकिएको वा I-94 कार्ड हुनु पर्छ । तपाईं फर्किँदा तपाईंको मुद्दाको तथ्यको आधारमा तपाईंलाई “भिन्निने विदेशी” को रूपमा व्यवहार गर्न सकिन्छ । यसले तपाईंको अधिकारमा प्रभाव पार्न सक्छ । त्यस्तै, तपाईंको मुद्दाको तथ्यको आधारमा तपाईंले अनिवार्य कैदमा पनि बस्नु पर्ने हुन्छ । त्यस्तै, तपाईं विदेशमा रहेका बेला तपाईंको ग्रिन कार्डको म्याद सकियो भने र तपाईं लामो समयसम्म देश बाहिर बस्नु भयो भने तपाईंलाई ग्रिन कार्ड नवीकरण गर्न मुस्किल हुन सक्छ । परिणाम स्वरूप, तपाईं अमेरिका फर्कन नपाउने हुन सक्छ । फिर्ता पठाउनेसम्बन्धी मुद्दा चलिरहेका बेलामा पनि कानूनत ग्रिन कार्डधारीहरू रि-इन्ट्री परमिटका लागि र शरणार्थीहरू यात्रा कागजातका लागि आवेदन दिन सक्छन् । तर माथि उल्लिखित कागजात भएको अवस्थामा यात्रा गर्दा पनि परिस्थिति जटिल बन्न सक्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।

मलाई फिर्ता पठाउने आदेश दिइएको छ । गएपछि म फेरि अमेरिका छिर्न सक्छु ?

परिस्थितिमा भर पर्छ । तपाईंलाई देश फिर्ता गर्ने आदेश दिइएको छ र तपाईं अमेरिकाबाट बाहिरिनु भयो भने तपाईंले सो आदेशको पालना गरेको मानिन्छ । तपाईंले अग्रिम रूपमा कुनै “छुट” प्राप्त गर्नु भएको छैन वा तपाईं अमेरिकाबाट बाहिरिएपछि निश्चित अवधि बितेको छैन भने तपाईंलाई अमेरिका छिर्न दिइँदैन । निश्चित अवधिपछि तपाईं नयाँ भिषा वा अन्य अनुमतिका लागि आवेदन दिन सक्नुहुन्छ । (तपाईंलाई के कारणले अमेरिकाबाट फिर्ता पठाइँदै छ भन्ने आधारमा निश्चित अवधि बितिसकेपछि पनि तपाईंलाई अमेरिका छिर्न नदिइनु सक्छ ।) तपाईंलाई अध्यागमन अदालतमा **उपस्थित हुने सूचना** पठाइएको छ भने तपाईंलाई फिर्ता पठाउने आदेश जारी गरिएको हुन सक्छ । तपाईं अदालतमा उपस्थित नभए पनि तपाईंको अनुपस्थितिमा यस्तो आदेश जारी गरिएको हुन सक्छ । धेरै मान्छेलाई आफूलाई फिर्ता पठाउने आदेश जारी गरिएको कुरा थाह नपाउन सक्छन् । तपाईंलाई फिर्ता पठाउने आदेश जारी गरिएको छ वा छैन भन्ने कुरा जान्न अध्यागमन समीक्षाको कार्यकारी कार्यालयको टेलिफोन 1-800-898-7180 मा सम्पर्क गर्न सक्नु हुन्छ । यो नम्बरमा फोन गर्दा डराउनु पर्दैन । यो फोन गर्न तपाईंलाई विदेशी दर्ता नम्बर (A-नम्बर) चाहिँन्छ ।

म गैर कानुनी रूपले अमेरिका आएको हुँ र म भिषा अवधिभन्दा बढी अमेरिका बसेको छु । गएपछि म फेरि अमेरिका छिर्न सक्छु ?

परिस्थितिमा भर पर्छ । तपाईं कानुनी रूपमै अमेरिका आउनुभयो तर तपाईं भिषा अवधिभन्दा बढी अमेरिका बस्नुभयो र यसको उल्लेख फाराम I-94 आगमन/प्रस्थान अभिलेख (तपाईं अमेरिका आउँदा तपाईंको पासपोर्टमा स्टिच गरेर राखिने वा i94.cbp.dhs.gov बाट डाउनलोड गर्न सकिने सेतो वा हरियो कार्ड), वा तपाईं गैरकानुनी रूपले अमेरिका छिर्नु भयो वा नक्कली कागजात बनाएर छिर्नुभयो भने तपाईंलाई “आउट अफ स्टेटस” अपञ्जीकृत बासिन्दाको रूपमा लिइन्छ । यस्तो अवस्थामा तपाईं अमेरिकाबाट बाहिरिनु भयो भने फेरि भिषा नलगाई तपाईं अमेरिका छिर्न पाउनु हुन्न । तपाईंले “आउट अफ स्टेटस” को रूपमा अमेरिका बसेको अवधिलाई गैर कानुनी मानिन्छ । तपाईं 180 दिनदेखि एक वर्षसम्म अमेरिकामा गैर कानुनी रूपमा बस्नु भएको छ भने तपाईं तीन वर्षसम्म अमेरिका आउने भिषा प्राप्त गर्न सक्नुहुन्न । तपाईं एक वर्षभन्दा बढी अमेरिकामा गैर कानुनी रूपमा बस्नु भएको छ भने तपाईं दश वर्षसम्म अमेरिका आउने भिषा प्राप्त गर्न सक्नुहुन्न । यसलाई गैरकानुनी उपस्थितिका कारणले गरिएको तीन वर्षे वा दश वर्षे निषेध मानिन्छ । तपाईंमा गैरकानुनी उपस्थितिका कारणले गरिएको तीन वर्षे वा दश वर्षे निषेधको नियम लागू नहुने भए पनि तपाईं अमेरिकाबाट बाहिर जानुभयो भने तपाईंले आफूले भिषाका सर्तहरूको पालना गर्ने कुरा पुष्टि गर्नु पर्ने भएकाले भिषा प्राप्त गर्न मुस्किल हुन्छ । केही अवस्थामा यात्रा गर्नुअगाडि तपाईं गैरकानुनी उपस्थितिका कारणले गरिएको तीन वर्षे वा दश वर्षे निषेध “छुट” दिने अनुरोध गर्न सक्नु हुन्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।

मसँग वैध गैरआप्रवासी भिषा छ र आफ्नो भिषाका अनुसार म धेरै पटक अमेरिका आइजाइ गर्न पाउँछु । यस्तो अवस्थामा म अमेरिका आउन पाउँछु ।

पाउनुहुन्छ तर तपाईंसँग सो स्टार्टस अहिले कायम हुनुपर्छ । अर्थात् तपाईं I-94 आगमन/प्रस्थान अभिलेख (तपाईं अमेरिका आउँदा तपाईंको पासपोर्टमा स्टिच गरेर राखिने वा i94.cbp.dhs.gov बाट डाउनलोड गर्न सकिने सेतो वा हरियो कार्ड) मा उल्लिखित मितिभन्दा बढी अमेरिका बस्नु भएको छैन भने मात्र यो नियम लागू हुन्छ । तपाईं "आउट अफ स्टार्टस" हुनुहुन्छ भने तपाईं सो भिषामा अमेरिका आउन पाउनु हुन्न । तपाईं भिषामा तोकिएको मितिभन्दा एक दिन मात्र पनि बढी बस्नु भयो भने तपाईंको भिषा रद्द हुने छ । तपाईं आफ्नो देशमा रहेको कन्सोलेटबाट नयाँ भिषा लिएर मात्र अमेरिका छिर्न सक्नु हुने छ । (केही अवस्थामा भने तपाईं अर्कै देशबाट पनि भिषाको लागि आवेदन दिन सक्नु हुने छ ।) तपाईं भिषामा तोकिएको अवधिभन्दा जति बढी बस्नु भएको छ त्यसैको आधारमा तपाईंमा माथि उल्लिखित गैरकानुनी उपस्थितिका कारणले गरिएको तीन वर्षे वा दश वर्षे निषेध लागू हुन सक्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस्

म अस्थायी भिषामा अमेरिका आएको हुँदा र मैले भिषाको म्याद थपेको छु वा DHS मा आफ्नो स्टार्टस बदल्ने आवेदन दिएको छु । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

अहँ । तपाईंले आफ्नो आवेदनका सन्दर्भमा निर्णय नभइकन अमेरिका छोड्नुभयो भने DHS ले तपाईंले आफ्नो आवेदन फिर्ता लिनुभएको छ भन्ने मान्छ । तपाईंले तुरुन्तै अमेरिका छोड्नु पर्ने भएमा तपाईं DHS लाई आफ्नो आवेदनमा द्रुत कारबाही गरिदिन अनुरोध गर्न सक्नुहुन्छ । तपाईं आफ्नो आवेदन रसिदमा भएको नम्बरमा DHS लाई टेलिफोन गर्न सक्नु हुन्छ ।

मेरो स्टार्टसको समायोजन आवेदन (ग्रिन कार्ड/फाराम I-485) विचाराधिन छ । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

परिस्थितिमा भर पर्छ । तपाईंले आफ्नो स्टार्टसको समायोजन आवेदन विचाराधिन भएका अवस्थामा अमेरिका छोड्नु भयो भने तपाईंको आवेदन फिर्ता भएको मानिन सक्छ । (तर H-1B वा L-1 भिषाको हकमा यो नियम लागू हुँदैन) । यद्यपि, तपाईं **एडभान्स पारोल (Advance Parole)** को आवेदन DHS मा पेस गरी अग्रिम अनुमति लिई यात्रा गर्न भने सक्नु हुन्छ । एडभान्स पारोलले निश्चित गैर-अमेरिकीहरूलाई विदेश यात्रापछि अमेरिका छिर्ने अनुमति दिन्छ । तपाईंसँग अनुमोदित, र म्याद नसकिएको एडभान्स पारोल छ भने अमेरिका छोड्दैमा तपाईंले स्टार्टस समायोजनको आफ्नो आवेदन फिर्ता लिएको अर्थ लाग्दैन । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस्

मसँग एडभान्स पारोल भने म अमेरिका फर्किन पाउँछु भन्ने कुराको ग्यारेन्टी हुन्छ ।

अहँ । एडभान्स पारोल हुँदा DHS ले तपाईंलाई अमेरिका फर्किन दिन्छ भन्ने निश्चित हुँदैन । DHS ले अन्य कुराको आधारमा पनि तपाईंलाई फर्किन नदिन सक्छ । तपाईंको गिरफ्तार भएको छ वा तपाईं कुनै अपराधको दोषी हुनुभएको छ भने अनुभवी अध्यागमन वकिलको परामर्श नलिइकन एडभान्स पारोल भएकै आधारमा देश नछोड्नुहोस् । तपाईंसँग एडभान्स पारोल भए पनि DHS ले तपाईंलाई अमेरिका छिर्न नदिन सक्छ ।

शरणका लागि मैले दिएको आवेदन विचाराधिन छ । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

परिस्थितिमा भर पर्छ । यस्तो अवस्थामा तपाईं अमेरिकाबाट बाहिरिनु भयो भने DHS ले तपाईंले आफ्नो आवेदन फिर्ता लिनुभएको छ भन्ने ठान्ने छ । तपाईं DHS मा एडभान्स पारोलका लागि आवेदन दिएर अमेरिका छोड्न सक्नु हुन्छ । तर यसले तपाईं अमेरिका फर्किन पाउनुहुन्छ भन्ने कुराको कुनै ग्यारेन्टी हुँदैन । तपाईंले जुन देशमा आफूलाई जोखिम छ भन्ने कुराको दाबी गर्नु भएको छ सो देशको पासपोर्टमा यात्रा गर्नु हुँदैन । त्यस्तै, तपाईंले त्यो देशको यात्रा पनि गर्नु हुँदैन । नत्र तपाईं त्यो देशमा फर्किन डराउनु हुन्न भन्ने मानी USCIS ले तपाईंको शरण आवेदन अस्वीकार गर्न सक्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।

म शरणार्थी हुँ वा शरण प्राप्त गरेपछि मैले कानुनी स्थायी बासिन्दाको स्ट्याटस प्राप्त गरेको छु । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

सक्नु हुन्छ, तर यसका लागि तपाईंले DHS बाट शरणार्थी यात्रा कागजात प्राप्त गर्नु पर्ने हुन्छ । तपाईंले जुन देशमा आफूलाई जोखिम छ भन्ने कुराको दाबी गर्नु भएको छ सो देशको पासपोर्टमा यात्रा गर्नु हुँदैन । त्यस्तै, तपाईंले त्यो देशको यात्रा पनि गर्नु हुँदैन । नत्र DHS तपाईंलाई दिएको शरण फिर्ता लिन सक्छ । तपाईंले जुन देशमा आफूलाई जोखिम छ भन्ने कुराको दाबी गर्नु भएको छ सो देशमा जानुभयो भने, सो देशको पासपोर्टमा यात्रा गर्नु भयो भने वा सो देशले सुरक्षा प्रदान गरोस् भनी सो देशमा उपलब्ध हुनुभयो भने तपाईंले शरण प्राप्त गरी स्थायी बासिन्दा हुनुभएको छ भने पनि तपाईंको सो स्ट्याटस रद्द हुन सक्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।

मसँग U गैर आप्रवासी स्ट्याटस छ । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

सक्नुहुन्छ, तर अमेरिका नछोड्दै राम्रो हुन्छ । तपाईं आफ्नो U स्वीकृत भइसकेपछि अमेरिका बाहिर जानुभयो र तपाईंसँग वैध U भिषा छैन भने तपाईंले (a) विदेशमा रहेको अमेरिकी कन्सोलेटबाट भिषा प्राप्त गर्नुभयो भने मात्र र (b) 90 दिनभित्र फर्किनु भयो भने मात्र तपाईं अमेरिका आउन पाउनु हुन्छ नत्र तपाईं स्ट्याटसको समायोजन (ग्रिन कार्डको आवेदन) का लागि तपाईं योग्य हुन छोड्नु हुने छ । तपाईं गैरकानुनी रूपमा 180 भन्दा बढी अमेरिका बसिसक्नुभएको छ भने तपाईं तीन वर्ष वा दश वर्ष निषेधको नियम छुट गराएर मात्र अमेरिका आउने भिषाको लागि आवेदन दिन पाउनु हुन्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने अमेरिका छोड्नुअगाडि कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।

म U गैरआप्रवासी स्ट्याटसको लागि आवेदन दिँदै छु र मेरो आवेदन विचाराधिन छ । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

सक्नुहुन्छ, तर अमेरिका नछोड्दै राम्रो हुन्छ । तपाईंले आफ्नो U गैर आप्रवासी स्ट्याटसको आवेदन विचाराधिन भएको अवस्थामा अमेरिका छोड्नुभयो र तपाईंलाई फेरि अमेरिका छिर्न दिइएन भने तपाईंको U भिषा स्वीकृत हुन्जेलसम्मका लागि तपाईं बाहिरै बस्नु पर्ने हुन्छ । फेरि भिषा स्वीकृत हुन निकै वर्ष लाग्न सक्छ । तर फर्किने पारोल लिएर अमेरिका छोड्नुभएको छ भने यो नियम लागू नहुन सक्छ । तपाईं गैरकानुनी रूपमा 180 भन्दा बढी अमेरिका बसिसक्नुभएको छ भने तपाईं तीन वर्ष वा दश वर्ष निषेधको नियम छुट गराएर मात्र अमेरिका आउने भिषाको लागि आवेदन दिनु पर्ने हुन्छ ।

U को लागि योग्य बनाउने अपराधको बारेमा अनुसन्धान वा कानुनी कारबाही अझै चलिरहेको छ र तपाईं देश बाहिर जानुभयो भने तपाईं कानून कार्यान्वयन अधिकारीहरूसँग सहकार्य गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईंको आवेदन अस्वीकृत हुन सक्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।

मसँग T गैर आप्रवासी स्ट्याटस छ । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

सक्नुहुन्छ, तर अमेरिका नछोड्दै राम्रो हुन्छ । तपाईं आफ्नो T स्वीकृत भइसकेपछि अमेरिका बाहिर जानुभयो र तपाईंसँग वैध T भिषा छैन भने तपाईंले (a) विदेशमा रहेको अमेरिकी कन्सोलेटबाट भिषा प्राप्त गर्नुभयो भने मात्र र (b) 90 दिनभित्र फर्किनु भयो भने मात्र तपाईं अमेरिका आउन पाउनु हुन्छ नत्र तपाईं स्ट्याटसको समायोजनका लागि तपाईं योग्य हुन छोड्नु हुने छ । तपाईं गैरकानुनी रूपमा 180 भन्दा बढी अमेरिका बसिसक्नुभएको छ भने तपाईं तीन वर्ष वा दश वर्ष निषेधको नियम छुट गराएर मात्र अमेरिका आउने भिषाको लागि आवेदन दिनु पर्ने हुन्छ । त्यस्तै, तपाईंले T स्ट्याटसको लागि आवेदन दिँदा आफ्नो देश फर्किँएमा आफूले ठूलो जोखिम बहन गर्नु पर्ने भनेर दाबी गर्नुपर्ने भएकाले तपाईं आफ्नो गृह देशमा फर्किनु भयो भने तपाईंको T स्ट्याटस गुम्ने सम्भावना हुन्छ । तपाईं यस्तो परिस्थितिमा हुनुहुन्छ भने कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।

म त गैरआप्रवासी स्टार्टसको लागि आवेदन दिँदै छु र मेरो आवेदन विचाराधिन छ । यस्तो अवस्थामा म अमेरिकाबाट बाहिरिएर फेरि आउन सक्छु ?

सामान्य अवस्थामा सक्नुहुन्न । तपाईं आफ्नो त भिषा प्राप्त नगरिकन अमेरिका छोड्नुभयो भने तपाईं त भिषा प्राप्त गर्ने आफ्नो योग्यता गुमाउनु हुने छ । तपाईं बेचबिखनको शिकार हुनुभएको छ भने मात्र तपाईं अपवादको रूपमा अमेरिका छिर्न पाउनु हुन्छ ।

म रिको, गुआम, युएस भर्जिन आइल्याण्ड वा नर्दरन मारियाना आइल्याण्डको यात्रा गर्न पाउँछु ?

सम्भवतः पाउनु हुन्छ । रिको, गुआम, युएस भर्जिन आइल्याण्ड वा नर्दरन मारियाना आइल्याण्ड अमेरिकी भूभाग भए पनि यो ठाउँको यात्रा गर्न चाहने गैर-अमेरिकीहरूको विदेशी यात्रीहरू सरह नै जाँच हुन सक्छ । (INA § 212(d)(7) र 8 CFR § 235.5. हेर्नुहोस्) बोर्डर संरक्षण भन्सार (CBP) ले ती क्षेत्रबाट आएको कुनै यात्रीलाई फेरि अमेरिका छिर्न दिने वा नदिने भन्ने कुराको निर्णय गर्न एयरपोर्टमा “पूर्वजाँच” गर्न सक्छ । यस्तो जाँच सामान्यतया अनौपचारिक हुन्छ र यस्तो जाँचमा कानुनी प्रतिनिधि उपस्थित नहुन सक्छ । यो जाँचमा CBP का अधिकारीले तपाईंको अध्यागमन स्थितिको बारेमा प्रश्न सोध्न, तपाईंको पासपोर्ट जाँच वा तपाईंलाई छुट्टै कोठामा लगेर सोधपुछ गर्न सक्छन् । ती क्षेत्रको भ्रमण गर्ने गैरअमेरिकीहरूलाई विदेशीहरूको जस्तो पासपोर्ट र भिषा नचाहिने नै भए पनि उनीहरूलाई अन्य थुप्रै कारणले अमेरिका फेरि छिर्न नदिउन सक्छ । (INA § 212(d)(7) र 22 CFR § c) हेर्नुहोस्) त्यसैले, कागजात नभएका वा गैरकानुनी स्टार्टस भएका व्यक्तिले यी क्षेत्रको भ्रमण गर्दा जोखिमको सामना गर्नु पर्ने हुन सक्छ । यस्ता व्यक्तिलाई आफ्नो देश फिर्ता गराउन वा फेरि मेनल्याण्ड अमेरिका छिर्न नदिउन सक्छ । यो क्षेत्रको यात्रा गर्नुअगाडि कुनै ख्याति प्राप्त, अनुभवी वकिलसँग परामर्श गर्नुहोस् ।